

नीति	कार्यनीति	कार्यान्वयनको प्रगती
क. बीमा सेवालाई विश्वसनीय, पारदर्शित्व, सर्वसुलभ र गुणस्तरिय बनाउने, बीमितको हकहित संरक्षण गर्ने	(क) प्रचलनमा रहेका बीमालेखको शर्त, सुविधा तथा अपवादहरूको सही जानकारी दिने प्रणालीको विकास गर्ने,	कार्यान्वयन नभएको
	(ख) डिजिटल भुक्तानी तथा वैकल्पिक वितरण प्रणालीमार्फत् बीमा सेवालाई सर्वसुलभ बनाउने,	आंशिक प्रगती
	(ग) बीमा क्षेत्रमा पारदर्शिता अभिवृद्धिका लागि बीमकहरूमा पारदर्शिता ड्यासबोर्ड प्रणाली लागू गर्ने,	बीमकहरूलाई ६० दिनभित्र गरिसकनु निर्देशन दिएको तर पूर्ण कार्यान्वयन नभएको
	(घ) बीमित हित संरक्षणका लागि कानूनी व्यवस्था गर्ने ।	नभएको
ख. बीमा क्षेत्रको पहुँच बढाउनका लागि बीमा सचेतना, अभिवृद्धि तथा बीमा प्रवर्द्धनात्मक कार्य गर्ने,	(क) लघु तथा कृषि बीमालाई प्राथमिकतामा राखी दुर्गम तथा भौगोलिकरूपमा विकट क्षेत्रहरूमा सचेतना मार्फत बीमाको पहुँच वृद्धि गर्ने	कार्यान्वयन नभएको
	(ख) बीमा व्यवसायको विकास र वृद्धिका लागि प्रदेश, स्थानीय निजी क्षेत्र र सरोकारवाला निकायसँग सहकार्य गर्ने,	आंशिक प्रगती
	(ग) विद्यालय तथा उच्च शिक्षाको पाठ्यक्रममा बीमा सम्बन्धी विषय समावेश गर्ने	विद्यालयस्तरको पाठ्यपुस्तकमा समावेश भइ लागू हुने प्रकृत्यामा रहेको
	(घ) बीमासचेतना अभिवृद्धिका लागि आवश्यक अध्ययन, अनुसन्धान तथा कार्यक्रम सञ्चालन गर्ने,	सचेतना अभिवृद्धिका लागि अध्ययन, अनुसन्धान नभएको
ग. प्राधिकरणको कानूनी संरचना र बीमा सम्बन्धी विवाद निरूपणको प्रकृत्यालाई प्रभावकारी बनाउने,	(ङ) सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको बीमा गर्ने व्यवस्था मिलाउने ।	कार्यान्वयन नभएको
	(क) गनुसो तथा उजुरी प्रकृत्यालाई डिजिटल प्रणालीमा आवद्ध गर्ने,	कार्यान्वयन नभएको
	(ख) बीमा सम्बन्धी उजुरी तथा फैसलाहरू अध्ययन गरी आवश्यकता अनुसार बीमालेख तथा प्राधिकरणका नीति/निर्देशनहरू परिष्कृत गर्ने	आंशिक कार्यान्वयन भएको
	(ग) सम्पत्ति शुद्धिकरण तथा आतंककारी कृत्याकलापमा वित्तीय लगानी निवारण सम्बन्धी कानूनलाई प्रभावकारी कार्यान्वयन गर्ने,	आंशिक कार्यान्वयन भएको। (हिमालयन रिइन्स्योरेन्स लगायतको मुद्दामा प्राधिकरणकै प्रतिवेदनका आधारमा सरकारले दायर गरेको मुद्दामा अभियुक्तहरू दोषी ठहरिएको अवस्थामा प्राधिकरणले प्रभावकारी कार्यान्वयन गर्न नसकेको पुष्टी हुनेछ)
घ. अन्तर्राष्ट्रिय असल अभ्यासलाई अनुसरण गरी प्राधिकरणको नियामकीय क्षमता अभिवृद्धि गर्ने र आन्तरिक संरचनालाई सुदृढ बनाउने,	घ) बीमा सम्बन्धी विद्यमान कानूनी संरचनाको प्रभावकारी अध्ययन गरी आवश्यक नियम, निर्देशन आदी जारी गर्ने	आंशिक कार्यान्वयन भएको
	(क) International Association of Insurance Supervisors (IAIS) ले प्रतिपादन गरेको Insurance Core Principles को कार्यान्वयनको अवस्था बारे समीक्षा गर्ने,	नभएको
	(ख) प्राधिकरणको क्षमता विकासका लागि अन्तर्राष्ट्रिय संघ संस्थाहरूसँग सम्बन्ध अभिवृद्धि गर्ने	प्रगतीउन्मुख रहेको
	(ग) कर्मचारी तालिम तथा विकास सम्बन्धी दिग्दर्शन बनाई लागू गर्ने,	दिग्दर्शनको विषय सार्वजनिक जानकारीमा नरहेको
	(घ) प्राधिकरण तथा बीमकको आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउने,	आन्तरिक नियन्त्रण प्रणाली कमजोर रहेको

	(ङ) प्राधिकरणका प्रादेशिक कार्यालय र बीमकका प्रदेश, शाखा र उपशाखा कार्यालयलाई थप सुदृढ बनाउने।	बीमकका प्रदेश, शाखा र उपशाखा कार्यालयलाई थप सुदृढ बनाउने काममा प्रगती नभएको
ड. अनुसन्धानमा आधारित नीति निर्माण, बीमालेख विकास तथा गुणस्तरिय सेवा प्रवाह गर्ने र गराउने,	(क) बीमाको विद्यमान अवस्था सम्बन्धी अध्ययन अनुसन्धान गरी बीमितको आवश्यकता अनुसार बीमालेख निर्माण गराउने	कार्यान्वयन नभएको
	(ख) सम्पूर्ण बीमकले कम्तीमा एउटा नविनतम बीमालेख निर्माण गर्ने व्यवस्था मिलाउने	कार्यान्वयन नभएको
	(ग) बीमकको लगानी सम्बन्धी विद्यमान कानूनी व्यवस्था समयानुकूल परिमार्जन गर्ने	कार्यान्वयन भएको
	(घ) पुनर्बीमा सम्बन्धी विद्यमान कानूनी व्यवस्था समयानुकूल परिमार्जन गर्ने	कार्यान्वयन नभएको
	(ङ) बीमा क्षेत्रमा लैगिक समावेशिता प्रवर्द्धन गर्ने संयन्त्रको विकास गर्ने	कार्यान्वयन नभएको
	(च) नयाँ मृत्यु दर तालिका (Mortality Table) निर्माण गर्ने	कार्यान्वयन नभएको
	(छ) जलवायु परिवर्तन तथा विपद जोखिम व्यवस्थापनलाई प्राथमिकतामा राखी कानूनी संरचना निर्माणका लागि अन्य आवश्यक कार्य गर्ने	कार्यान्वयन नभएको
	(ज) बीमा सूचना केन्द्र स्थापना सम्बन्धी कार्य गर्ने	कार्यान्वयन नभएको
	(झ) बीमा विकास कोष कार्यान्वयन सम्बन्धी कार्य गर्ने	कार्यान्वयन नभएको
	(ञ) बीमा क्षेत्रमा विद्यमान बीमादर (Tariff) को अध्ययन गरी समयानुकूल परिमार्जन गर्ने	कार्यान्वयन नभएको
	(ट) बीमा सम्बन्धी अध्ययन अनुसन्धानलाई प्रोत्साहन गर्ने।	प्राधिकरणले अनुसन्धान गर्ने र प्रतिवेदन सार्वजनिक गर्ने कार्य गरेको। मानव संसाधन व्यवस्थापन सम्बन्धी प्रतिवेदन सार्वजनिक नगरेको । प्राधिकरण बाहेक बीमक वा सरोकारवाला अन्य निकायको तर्फबाट बीमा क्षेत्रका लागि अनुसन्धानमा आधारित कार्य नभएको
च. बीमा क्षेत्रलाई प्रविधिमैत्री बनाउने,	(क) बीमकहरुसँग प्रभावकारी समन्वयको लागि नियामकीय अलर्ट सिस्टम (Regulatory Alert System) को विकास गर्ने,	कार्यान्वयन भएको
	(ख) प्राधिकरणमा ज्ञान व्यवस्थापन प्रणाली (Knowledge Management System) निर्माण गर्ने	कार्यान्वयन नभएको
	(ग) Insurance Regulatory Management Information System (IRMIS) र Agriculture and Livestock Insurance System (ALIS) लाई थप प्रभावकारी बनाउने	कार्यान्वयन भएको
	(घ) बीमकले बीमितलाई दावी प्रकृयाको अवस्थाबारे अद्यावधिक जानकारी दिने प्रणालीको व्यवस्था गराउने,	कार्यान्वयन नभएको
	(ङ) बीमा क्षेत्रलाई प्रविधिमैत्री बनाउन आवश्यक कानूनी संरचना विकास गरी प्रभावकारी कार्यान्वयन गर्ने,	आंशिक कार्यान्वयन भएको
	(च) विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने संयन्त्रको विकास गर्ने	आंशिक कार्यान्वयन भएको

छ. जोखिममा आधारित सुपरिवेक्षण प्रणालीको अवलम्बन गर्दै बीमकको नियमन, सुपरिवेक्षण तथा अनगुमनलाई प्रभावकारी बनाउने ।	(क) जोखिममा आधारित प्रणाली (RBC, RBS, ORSA) र NFRS को प्रभावकारी कार्यान्वयन गर्ने,	आंशिक कार्यान्वयन भएको
	(ख) जोखिममा आधारित पूँजी सम्बन्धी कानूनी व्यवस्था (QRRT, RBC Technical Specification र Capital Charge) लाई समयानुकूल पुनरावलोकन गरी अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परिष्कृत गर्ने	आंशिक कार्यान्वयन भएको
	(ग) प्राधिकरणको समग्र जोखिम सम्बन्धी अध्ययन तथा विश्लेषण गर्ने	कार्यान्वयन नभएको
	(घ) जोखिममा आधारित बीमाशुल्क गणना गर्ने प्रणालीको सम्भाव्यता अध्ययन गर्ने,	कार्यान्वयन नभएको
	(ङ) बीमकको विस्तृत तथा विषयगत सुपरिवेक्षणलाई सशक्त र प्रभावकारी बनाउने	आंशिक कार्यान्वयन भएको
	(च) Key Performance Indicators लागूगरी बीमकको कार्य सम्पादनको त्रैमासिक समिक्षा गर्ने	आंशिक कार्यान्वयन भएको
	छ) बीमा क्षेत्रमा महाविपत्तीबाट उत्पन्न हुने जोखिम न्यूनीकरण गर्ने सम्बन्धमा आवश्यक अध्ययन गर्ने।	कार्यान्वयन नभएको